




जगन्नाथ गाउँपालिकाको

सेवा प्रवाह सम्बन्धी मापदण्ड, २०७८



जगन्नाथ गाउँपालिकाको कार्यालय
जुडडी, बाजुरा

Email: info@jagannathmun.gov.np

Website: <https://jagannathmun.gov.np>

hugfy upfमिलिका

सेवा प्रबाह सम्बन्धी मापदण्ड २०७(

प्रस्तावना :

Upfमिलिकाबाट प्रवाह गरिने सेवालाई चुस्त र दुरुस्त बनाउदै समग्र लाभग्राहीहरूलाई सुशासनको प्रत्याभूति दिलाउने उद्देश्यका साथै विगतका वर्षहरूदेखि विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड १९) दोस्रो लहर वा भविष्यमा देखा पर्न सक्ने यस्तै संक्रमणजन्य महामारीका समयमा पनि Upfमिलिकाबाट प्रवाह गरिने सेवा प्रवाह तथा विकास निर्माणका कार्यहरु सहज रूपमा सूचारु गर्ने उद्देश्यले यस्ता संवेदनशिल परिस्थितिलाई समेत ध्यानमा राखी सेवाग्राही र सेवाप्रदायक दुवैको स्वास्थ्य संवेदनशिलताको हीतका लागि मापदण्ड तयार गर्नु पर्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ को ड (१) बमोजिम यो सेवा प्रबाह सम्बन्धी मापदण्ड २०७(

तयार गरी लागू गरिएको छ :

परिच्छेद १

संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ :

यो मापदण्डको नाम “सेवा प्रबाह सम्बन्धी मापदण्ड २०७(” रहने छ र यो मापदण्ड कार्यपालिकाको बैठकबाट स्वीकृत भई स्थानीय राजपत्रमा प्रकाशित भएको मितिदेखि लागू हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस मापदण्डमा प्रयोग भएका शब्दावलीहरुको परिभाषा निम्न अनुसार हुनेछ ।

- (क) “असामान्य अवस्था” भन्नाले संक्रमणजन्य रोगको महामारी वा प्राकृतिक प्रकोप वा अन्य कारणबाट श्रृङ्जीत समस्याका कारण नियमित सेवा प्रवाहमा उत्पन्न हुने कठिनाईलाई मध्यनजर राख्दै सो सम्बन्धमा विशेष व्यवस्था लागू गरेको अवस्थालाई सम्झनु पर्छ ।
- (ख) “घरदैलो सेवा” भन्नाले असामान्य अवस्थामा Upfमिलिकाबाट सेवाग्राहीको घर घरमा पुगी उपलब्ध गराइने सेवालाई सम्झनु पर्छ ।
- (ग) “सन्निकट” भन्नाले एक आपसमा घुलमिल वा सम्पर्क हुनुलाई सम्झनुपर्छ ।

भाग २

नियमित सेवा प्रवाह

- (३) संविधानको अनुसूची द को एकल अधिकारको सूची र अनुसूची ९ को साभा अधिकारको सूची अन्तर्गत तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था भए बमोजिम UfpKflिकाबाट उपलब्ध गराईने समग्र सेवा प्रवाह निम्न बमोजिम हुनेछन् :
- (क) शासकीय प्रणालीको अबलम्बन गर्दा नेपालको संविधानमा गरिएका व्यवस्था अबलम्बन गरिनेछ ।
- (ख) वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा संघीय र प्रदेशका नीति तथा कार्यक्रमको आवश्यकता अनुसार अनुशरण गरिनेछ ।
- (ग) स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्दा सार्वजनिक खरीद ऐन, २०६३, सार्वजनिक खरीद नियमावली, २०६४, UfpKflnsको सार्वजनिक खरीद नियमावली ... बमोजिम गरिनेछ ।
- (घ) UfpKflnsबाट उपलब्ध गराईने सेवा तोकिएको समयमा तोकिएका पदाधिकारी तथा कर्मचारीबाट उपलब्ध गराइनेछ ।
- (घ) UfpKflnsको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीको नियमित बैठक बसी सेवा प्रवाहको स्थिति, समस्या पहिचान र समाधानका उपायहरूका बारेमा छलफल गरी सुधारमा जोड दिइनेछ ।
- (ङ) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा भएको व्यवस्था बमोजिम विषयगत शाखाबाट हुने सेवा प्रवाहका सम्बन्धमा सबै शाखा तथा कर्मचारीहरूलाई कार्य विवरण उपलब्ध गराइको हुनेछ साथै प्रमुख प्रशासकीय अधिकृतको प्रत्यक्ष निर्देशनमा प्रचलित कानून बमोजिम गुणस्तरीय सेवा प्रदान गरिनेछ ।
- (च) विषयगत शाखाका कर्मचारीहरूले नियमित सेवा उपलब्ध गराउनुका साथै स्वीकृत कार्यक्रम समयमै आर्थिक अनुशासनको परिधिभित्र रही सम्पन्न गर्नु पर्नेछ ।
- (छ) शाखागत रूपमा सेवा प्रवाह गर्दा कुनै समस्या देखिएमा सम्बन्धित कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी आवश्यक गरे कार्यपालिका बैठक मार्फत निकासका लागि पहल गर्नु पर्नेछ ।
- (ज) उपाध्यक्षज्यूको संयोजकत्वमा बनेको सुपरीवेक्षण तथा अनुगमन समिति क्रियाशील हुनेछ ।
- (झ) UfpKflnsबाट स्वीकृत योजना तथा कार्यक्रम समयमै सम्पन्न गरिनेछ ।
- (ञ) UfpKflnsका सबै वडाहरूमा सचिवको नियमित व्यवस्था गरिनेछ साथै सचिव तोकदा स्थायी कर्मचारीहरूमध्येबाट मात्र तोकिनेछ ।
- (ट) वडा सचिवहरूको कार्य प्रणालीलाई व्यवस्थापन गर्न वडा सचिवहरू विदामा बस्दा, कार्यक्रममा भाग लिन जाँदा वा पालिकामा आउँदा उनीहरूको सम्पर्क कर्मचारी तोकी सेवा प्रवाहलाई निरन्तरता दिइनेछ ।

- (ठ) वडा अध्यक्ष र सचिवबीच पारस्पारिक समन्वय र सहकार्य गर्ने वातावरण मिलाइनेछ, साथै सचिवहरुसँग नियमित बैठक गरिनेछ ।
- (ड) पूर्वाधार शाखाको कामलाई वडागत रूपमा बाँडफाँड गरी सेवा प्रवाह व्यवस्थित गरिनेछ ।
- (ढ) सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालीबाट गर्ने कार्यलाई निरन्तरता दिँदै व्यक्तिगत घटना दर्ता कार्य समेत अनलाईन प्रणालीबाट गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
- (ण) राष्ट्र सेवक सबै कर्मचारीले अनिवार्य रूपमा कार्यालय पोशाक लागाई सबैले देख्ने गरी परिचयपत्र लगाउनु पर्नेछ ।
- (त) सबै कर्मचारीले राजनैतिक तटस्थिता र प्रशासनिक प्रतिवद्धताको पालना गरी सेवा प्रवाह गर्नु पर्नेछ ।
- (थ) स्वीकृत कार्यक्रम बमोजिम विषगत क्षेत्रका सेवा प्रवाह घुम्ति सेवा मार्फत समेत उपलब्ध गराइनेछ ।
- (द) ~~Ufp~~कार्यपालिका कार्यालय र सबै वडा कार्यालयहरुमा नागरिक वडापत्र राखिनेछ ।
- (ध) उजुरी पेटिका नियमित खोल्ने र गुनासो दर्ता मार्फत आएका निवेदन उपर नियमित सुनुवाई गरिनेछ ।
- (न) नागरिकले शासन प्रतिको अपनत्व सेवा प्रवाहबाट भल्क्ने हुँदा सेवा प्रदायक कर्मचारीहरुलाई उच्च मनोबलका साथ सेवामा लाग्ने वातावरण बनाई लोकतान्त्रिक शासन प्रणालीलाई सफल बनाइनेछ ।

भाग ३

संक्रमणजन्य महामारीका समयमा गरिने सेवा प्रवाह सम्बन्धी मापदण्ड

(४) कार्यालय प्रवेश गर्नु अघि पालना गर्नु पर्ने आचारसंहिता

- कार्यालय परिसर वा प्रतिक्षालयमा ५ जना भन्दा बढी संख्याको समूहमा बस्न पाइने छैन ।
- प्रत्येक सेवाग्राहीले एक अर्कासंग कम्तिमा २ मिटर भौतिक दुरी कायम गर्नु पर्नेछ ।
- सेवाग्राहीले सम्बन्धित शाखाको कर्मचारीसंग भेट्ने समय निश्चित गर्ने र एक पटकमा बढीमा ३ जना मात्र उपस्थित हुनु पर्नेछ ।
- सोधपुछ तथा सहायता कक्षमा २ मिटरको भौतिक दुरी राखी पालैपालो सम्पर्क गर्नु पर्नेछ ।
- कार्यालयको मुख्य प्रवेशद्वारमा साबुनपानी वा स्यानीटाइजरको व्यवस्था गरिनेछ । कार्यालय प्रवेश गर्नु अघि अनिवार्य रूपमा साबुनपानी वा स्यानीटाइजरले हात धुनु पर्नेछ ।
- प्रत्येक सेवाग्राहीले अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ ।
- ~~Ufp~~KIISको कार्यालयको सोधपुछ तथा सहायता कक्षमा जानु अघि स्वास्थ्य सहायता कक्षमा सेवाग्राहीले ज्वरो चेक गर्ने व्यवस्था गरिनेछ ।

- प्रत्येक सेवाग्राहीले आफ्नो विवरण जस्तै : नाम, कामको उद्देश्य, भेटनु पर्ने शाखा वा व्यक्ति, फोन नं., ठेगाना आदी दर्ता किताबमा उल्लेख गरेर मात्र कार्यालयमा प्रवेश गर्नु पर्नेछ ।
- सेवाग्रहिले सेवा लिन जाँदा आवश्यक कागजातबारे नागरिक बडापत्र वा सोधपुछ, कक्षबाट पूर्व जानकारी लिनु पर्नेछ ।
- जनप्रतिनिधिज्यहरूसँग सम्भव भएसम्म संचार माध्यमबाट भेटघाट गर्ने प्रयास गर्नुपर्नेछ ।
- प्रत्यक्ष भेटघाट गर्नु परेमा आवश्यक समय लिई मात्र कार्यालयमा १ मिटरको भौतिक दुरी कायम गरि भेटघाट गर्नु पर्नेछ ।
- सेवा प्रवाह गर्दा गर्भवती, अपांग, जेष्ठ नागरिक, एकल महिला, द्वन्द्व पिडित र बालबालिकालाई प्राथमिकता दिइनेछ ।
- Ufpकार्यपालिकाको कार्यालय र वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धी प्रक्रियाहरु Ufpकार्यपालिकाको कार्यालय र वडा कार्यालय परिसर एवं Ufpकिसिस्को वेभ साइटमा राखिएको नागरिक वडापत्रमा उल्लेख भए बमोजिम हुनेछ ।

(५) कार्यालय भित्र पालना गर्नु पर्ने आचार सहिता

- सेवाग्रहिले सम्बन्धित शाखामा सेवा लिन जाँदा आवश्यक कागजात संलग्न गरि न्यूनतम २ मिटरको भौतिक दुरी कायम गरि सम्पर्क गर्नु पर्नेछ ।
- कर्मचारीले अनुरोध गरे बमोजिमको स्थानमा मात्र बस्नु पर्नेछ ।
- सेवाग्राहीले कार्य सम्पन्न गर्ने समय अवधि ५ मिनेट भन्दा बढी भए आवश्यक समय निश्चित गरि कार्यालय बाहिर प्रतिक्षालय वा परिसरमा बस्नु पर्नेछ ।
- कार्यालयमा सम्बन्धित सेवाग्राही र न्यूनतम आवश्यक सेवाग्राही मात्र प्रवेश गर्नु पर्नेछ ।
- आफ्नो कामसँग सम्बन्धित शाखा र कर्मचारी बाहेक अन्य व्यक्तिसँग भेटघाट गर्न पाइने छैन ।
- कोभिड १९ को लक्षण संग मिल्दो जुल्दो लक्षण देखिए सेवाग्राहीले आफु नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्य कर्मचारीलाई तुरुन्त सम्पर्क गर्नु पर्नेछ ।

(६) घर दैलो सेवा सम्बन्धी सेवामा पालना गर्नु पर्ने आचारसहिता

- राहत लगायत घर दैलोमा प्रदान गर्न सकिने सेवा यथासम्भव घर दैलोबाट दिइने व्यवस्था गरिनेछ ।
- घर दैलो पुगेर दिइने सेवामा आवश्यक कर्मचारी तथा जनप्रतिनिधीहरु मात्र सहभागी हुने र २ मिटरको भौतिक दुरी कायम गर्ने ।
- सेवा ग्राही तर्फ पनि २ मिटरको भौतिक दुरी कायम गरि ५ जना भन्दा बढी उपस्थित नहुने ।
- सुरक्षाको लागि मास्क, पन्जा आदिको यथासम्भव अनिवार्य प्रयोग गर्ने ।

(७) सेवा प्रबाह गर्दा अपनाउनु पर्ने न्युनतम व्यवस्थापकीय आचारसंहिता

- विषम परिस्थितिमा भौतिक दुरी कायम गर्नु अपरिहार्य भएकाले कार्यकक्षमा कमितमा दुई मिटर भौतिक दुरी कायम गरी कर्मचारीहरुलाई बस्ने व्यवस्था मिलाइनेछ ।
- सबै कर्मचारी अनिवार्य रूपमा कार्यालयमा हाजिर हुनु पर्नेछ । अति आवश्यक बाहेकका काममा विषम अवधिमा विदा दिइने छैन ।
- कार्यालयबाट सेवा प्राप्त गरीसकेपछि सेवाग्राहीहरु जतिसंघदो चाँडो कार्यालय परिसरबाट बाहिरिन पर्नेछ ।
- कोभिड १९ वा अन्य यस्तै प्रकारका संक्रमणजन्य महामारी सम्बन्धि जानकारी मुलक संदेश आफ्नो टोल छिमेकमा जानकारी गराउन प्रचार दुतको कार्य गर्नु सबैको कर्तव्य हुनेछ । ,

(८) पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्य गर्दा सरोकारबालाहरुले अपनाउनु पर्ने सावधानीः

- यस अवधिमा शुरु हुने निर्माण कार्यहरुको प्राथमिकता ~~UfpKflnSf~~ ले तोक्नेछ ।
- निर्माण कार्य सुचारु गर्दा नेपाल सरकारद्वारा निर्धारित मापदण्ड अनुरूप भौतिक दुरी कायम गर्नु पर्नेछ ।
- निर्माण कार्य गर्दा कामदारहरु स्थानीयस्तरबाटै आपूर्ति गरी सानो सानो समुह (बढीमा पाँच जना) मा विभाजन गरी काममा लगाउनु पर्नेछ ।
- बाहिरबाट आएका कामदार तथा अन्य जनशक्तिहरुलाई निर्माण क्षेत्रमा नै बस्ने व्यवस्था गरी परिवार तथा समुदायसँग सन्निकट नहुने वातावरण सुनिश्चत गर्नु पर्नेछ ।
- निर्माण स्थलमा सुरक्षा कवजहरु जस्तै ग्लोव, मास्क, सेनिटाईजर आदि अनिवार्य रूपमा व्यवस्था गनुपर्नेछ ।
- समय समयमा निर्माण कार्यमा संलग्न मजदुर तथा अन्य जनशक्तिको स्वास्थ्य परीक्षणको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।
- सम्भव भए सम्म उपभोक्ता समितिको अभिमुखिकरणको आयोजना गर्दा भौतिक दुरी सहित त्यसमा कोरोना बिरुद्धको सावधानीका उपायहरुबारे उपभोक्ता समितिलाई जानकारी गराउनु पर्नेछ ।
- संक्रमणजन्य परिस्थितिमा गरिने निर्माण कार्यहरुको हकमा लागत ईष्टमेटमा नै व्यक्तिगत सुरक्षा सामाग्रीको लागत सारांश समावेश गरी उपभोक्ताहरुबाटै खरीद गरी प्रयोग गर्न सकिनेछ ।

- सम्भव भए सम्म निर्माण सुरु गरिने आयोजनाहरु तथा निर्माणाधिन आयोजनाहरुलाई पूनः सूचारु गर्दा प्रत्येक दिन काम सुरु गर्नु भन्दा पहिले १० मिनेट सावधानीका उपायहरु बारे निर्माण कार्यमा संलग्न हुने कामदार र अन्य जनशक्तिलाई जानकारी दिनु पर्नेछ ।
- स्थानिय तहका प्राविधिकहरुले अनुगमन प्रतिवेदन पेश गर्दा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि आयोजनाले अपनाएका सावधानीहरुको बारेमा उल्लेख गर्नु पर्नेछ ।
- निर्माणाधिन तथा नयाँ शुरु गरिने आयोजनाको निर्माण कार्यमा सकेसम्म स्थानिय कामदारहरुलाई प्राथमिकता दिनु पर्नेछ । अन्य स्थानबाट कामदार र जनशक्ति परिचालन गर्नु पर्ने भएमा स्थानिय स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षण गराई काममा लगाउन सकिनेछ । उक्त कुराको जानकारी *UfpKflns*लाई अनिवार्य रूपमा गराईनु पर्नेछ । साथै यस्ता कामदार तथा जनशक्तिको बस्ने व्यवस्था र अन्य सावधानीका कुराहरु माथि उल्लेख भए अनुसार नै हुनेछ ।
- आयोजनाहको बैठक, सार्वजनिक लेखा परीक्षण वा अन्य बैठकहरु बस्दा सामाजिक तथा भौतिक दुरी कायम गरि बस्नुपर्ने तथा सो बैठक हुनुपूर्व *UfpKflns*लाई अनिवार्य रूपमा जानकारी गराउनु पर्नेछ ।
- आयोजनाको निर्माण कार्यमा वालवालिका, बृद्धबृद्धा तथा गर्भवती महिला, अपांगता भएका व्यक्तिहरुलाई लगाउन पाईने छैन ।
- आयोजना निर्माण गर्ने क्रममा कामदार तथा अन्य जनशक्ति कसैलाई रुघाखोकी, ज्वरोको लक्षणहरु देखा परेमा अनिवार्य रूपमा *UfpKflns*मा खबर गरी स्वास्थ्य परीक्षणको लागि सहज गर्नु पर्नेछ ।
- *UfpKflns*बाट निर्माणाधीन आयोजनाहरुको नियमित रूपमा अनुगमन गर्ने सन्दर्भमा पनि उल्लेखित सावधानीका उपायहरु अवलम्बन गर्नुपर्नेछ ।

(९) मानिसहरुको जमघट हुने कार्यक्रम (बैठक, कार्यशाला, भेला) मा आयोजक तथा सहभागीहरुले अपनाउनुपर्ने सावधानी

- यस अवधिमा अति आवश्यक बैठक, कार्यशाला र भेलाहरु *UfpKflns*को स्विकृतिमा मात्र आयोजना गर्न सकिनेछ । यो कार्यका लागि *UfpKflns*को पुर्व स्विकृति अनिवार्य हुनेछ ।
- *UfpKflns* तथा बडाका बैठकहरु र नागरिकले नियमित प्राप्त गर्नुपर्ने सेवासँग सम्बन्धित बैठक तथा छलफलहरुमा कोरोना रोकथामका लागि गर्नैपर्ने आधारभुत सुरक्षा सुनिश्चित गरी संचालन गरिनेछन् ।

- मानिसहरुको जमघट गरी गर्नै पर्ने क्रियाकलाप तथा सेवाहरु प्रदान गर्दा स्वास्थ्य सुरक्षा कवजहरु जस्तै ग्लोव, मास्क, सेनिटाइजर आदि अनिवार्य रूपमा व्यवस्था गनुपर्नेछ ।
- संभव भएसम्म दुर (भर्चुअल) बैठकहरुको प्रवर्धन गरिनेछ । मानिसहरुको जमघटलाई सकेसम्म सानो सानो समुहमा विभाजन गरी भौतिक दुरी कायम गरी संचालन गरिनेछ ।
- आवश्यक बैठक, कार्यशाला तथा मानिसहरुको जमघट गर्दा शुरुमा कोरोना विरुद्धको सावधानीका उपायहरु, पोषण, स्वच्छ खानेपानी तथा सरसफाई, मानसिक स्वास्थ्य लगायतका विषयहरुमा सेवाग्राही तथा सहभागीहरुलाई जानकारी गराउनु पर्नेछ ।
- मानिसहरुको जमघट वा सेवाग्राहीमध्ये कसैलाई कोरोनासँग सम्बन्धित लक्षणहरु (रुधाखोकी, ज्वरो आदि) देखा परेमा अनिवार्य रूपमा UfpKflnsfमा खबर गरी स्वास्थ्य परीक्षणको व्यवस्था गर्नु पर्नेछ ।
- शारीरिक दुरी कायम गरी स्थानिय तहको सहभागितात्मक योजना निर्माण प्रकृयालाई अभ्यास गरिनेछ । नागरिकको प्रत्यक्ष सहभागितामा शारीरिक दुरी कायम गर्दै उनीहरुका साभा सवालहरुको संकलन र सम्बोधनका लागि सहजीकरण गरिनेछ ।
- मानिसहरुको जमघट हुने स्थानहरुमा वालवालिका, बृद्धबृद्धा, विरामी, गर्भवती महिला, अपाङ्गता भएका व्यक्तिहरुको राय सल्लाह तथा सहभागिता आवश्यक पर्नेमा (योजना निर्माण प्रक्रिया आदि) उनीहरुको प्रतिनिधित्व हुनेगरी प्रतिनिधिमुलक वा त्यस्ता व्यक्तिहरुको समूह/संजाल मार्फत पनि सहभागिता गराइने छ ।
- UfpKflnsf तहमा कृयाशिल विकास साभेदार, गैरसरकारी संस्था, सामुदायिक संस्थाहरु/समूह, मिडिया र सबै सरोकारवालाहरुको साभा समन्वय र सहकार्यता तथा UfpKflnsfको नेतृत्व र सहजीकरणमा कोरोनाको जोखिम र प्रभावलाई कम गर्नका लागि कार्य गरिनेछ ।
- सरकारी निकाय, सामाजिक संघ संस्था तथा अन्य सबै सरोकारवालाहरुले आफ्नो प्रगति प्रतिवेदनमा कोभिड १९ कोरोना रोकथाम तथा नियन्त्रण वा यसको प्रभाव न्युनिकरणका लागि गरिएका प्रयासहरुलाई पनि समावेश गर्नुपर्नेछ ।

(४) अनिवार्य रूपमा व्यवस्था गरिनुपर्ने न्युनतम मापदण्ड

- कार्यालय परिसर भित्र प्रवेश गरिने पहिलो स्थानमा साबुन पानीको व्यवस्था हुनु पर्ने र सबै कर्मचारी तथा सेवाग्राहीहरुले अनिवार्य रूपमा साबुन पानीले कम्तीमा २२ सेकेन्ड हात धुने । वा,
- कार्यालय प्रवेशद्वार बाहिर ह्यान्ड सानिटाइजर अनिवार्य रूपमा राख्नु पर्ने र सबै कर्मचारी तथा सेवाग्राहीहरु कार्यालय प्रवेश गर्नुपर्ब व्यान्ड सानिटाइजर प्रयोग गरेर मात्र कार्यालय भित्र प्रवेश गर्ने ।

- कार्यालय प्रवेशद्वार बाहिर स्वास्थ जाँच कक्ष स्थापना गर्नु पर्ने र सबै लाभग्राहीको सामान्य स्वास्थ जाँच गर्नु पर्ने जस्तै : ज्वरो नाप्ने । त्यसपछिमात्र कार्यालय प्रवेश गर्न अनुमति दिने ।
- कार्यालय परिसरको टवालेट सफा राख्नु पर्ने र टवाइलेटमा उचित र पर्याप्त मात्रामा पानीको व्यवस्था हुनु पर्ने ।
- फोहोर व्यवस्थापनको लागी लागी कार्यालय परिसरको उचित ठाउँहरुमा डष्टिविन राख्नु पर्ने र उत्पन्न भएको फोहोरको सहित ढंगबाट व्यवस्थापन गर्नु पर्ने ।
- कार्यालयबाट उपलब्ध सेवाहरु कहाँ र कसरी प्राप्त गर्न सकिन्दै भन्ने कुरा कार्यालय बाहिरै सहजरूपमा थाहा पाउने गरी सहयता कक्ष स्थापना गर्नु पर्ने ।
- कार्यालयमा प्रवेश गर्ने लाभग्राहीको दर्ता किताबको व्यवस्था गर्नु पर्ने र प्रत्येक लाभग्राहीको अनिवार्य नाम, थर, ठेगाना र सर्म्पक नं. टिप्पे व्यवस्था मिलाउनु पर्ने ।
- कार्यालय भित्र प्रत्येक कर्मचारीको डेक्समा ह्याड सानिटाइजर, दैनिक रूपमा प्रयोगको लागी सर्जिकल माक्स र पञ्जाको न्युनतम व्यवस्था हुनु पर्ने ।
- कोभिड १९ को बारेमा जानकारी दिने व्यक्ति कार्यलयमा तोकिनु पर्ने ।
- कुनै पनि कार्यक्रम तथा निर्माण संग सम्बन्धीत आयोजनाहरु सञ्चालनको लागी सम्बन्धीत कार्यलयबाट कार्यक्रम सञ्चालन तथा निर्माण आयोजना सञ्चालन स्पष्ट मार्गनिर्देशन जारी गर्नु पर्ने र त्यसको पुर्ण पालनाको सुनिश्चत गर्नु पर्ने ।